

Psa

Chapter 107

Nepali Interlinear

Reference: Nepali ERV

1 :הָרָגוּ לְעוֹלָם כִּי טוֹב כִּי לַיהוָה הָרָגוּ
उहाँको-करुणा-रहन्छ सदासर्वदा किनभने असल-हुनुहुन्छ किनभने परमप्रभुलाई धन्यवाद-देओ
H5769 H3068 H3034

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैं रहन्छ।

2 :צָר מִדָּבָר נֹאֲלָם אֲשֶׁר יְהוָה נִאֲוָלִי יְאֹמְרוּ
शत्रुको हातबाट छुटकारा-दिनुभयो जसलाई परमप्रभुको परमप्रभुका-छुटकारा-पाएकाहरूले भनून्
H3027 H3068 H0559

यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।

3 :וּמִאֲרָצוֹת וּמִמִּזְרָח וּמִמְּעַרְב וּמִצְפוֹן וּמִיָּם
र-दक्षिणबाट उत्तरबाट र-पश्चिमबाट पूर्वबाट भेला-गर्नुभयो-तिनीहरूलाई र-देशहरूबाट
H3220 H6828 H4628 H4217 H6908 H0776

परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देश देशबाट सँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट सँगै भेला ल्याउनु भयो।

4 :תָּעוּ בְּמִדְבָּר מְרִימָה בְּשִׁימוֹן עִיר מוֹשֶׁב לֹא מִצָּאנוּ
पाएनन् भेटिएनन् बस्ने शहर बाटो उजाड-बाटोमा मरुभूमिमा भट्किए-तिनीहरू
H4672 H3808 H4186 H1870 H3452 H8582

तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेटाएनन्।

5 :רָעִיבִים וְגַם צָמְאִים נִפְשָׁם בְּקֶהָם תִּתְעַטֵּף
क्षीण-हुन्थ्यो तिनीहरूभित्र तिनीहरूको-प्राण प्यासाएका र-तिर्खाएका-पनि भोकाएका
H5315 H6771 H1571 H7457

तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।

6 :וַיִּצְעֲקוּ וַיִּזְעֲקוּ אֶל-יְהוָה בְּצַר בְּצָרָה
छुटकारा-दिनुभयो तिनीहरूका-कष्टहरूबाट तिनीहरूलाई सङ्कष्टमा परमप्रभुलाई परमप्रभुप्रति तब-पुकारे
H5337 H4691 H1992 H3068 H0413 H6817

त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई संकटहरूबाट जोगाउनु भयो।

7 :וַיְדַרְיֶכֶם וַיְהַרְרֶם בְּהַרְרָה לְלֵבָתָהּ עִיר מוֹשֶׁב
र-हिँडाउनुभयो-तिनीहरूलाई तिनीहरूलाई जान सोझो सिधा-बाटोमा र-हिँडाउनुभयो-तिनीहरूलाई
H4186 H0413 H3212 H3477 H1870 H1869

परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।

8 :יְהוָה יוֹרָגוּ לַיהוָה
मानिसहरूप्रति मानवका-सन्तानहरूप्रति र-उहाँका-आश्चर्यकामहरू उहाँको-करुणाको-खातिर परमप्रभुलाई धन्यवाद-देउन्
H0120 H6381 H3068 H3034

उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।

9 :כִּי-הָשִׁבִיעַ נֶפֶשׁ שִׁקְקָה וְנִפְשָׁהּ מִלֵּא-רָעָבָה וּנְפֹשׁ
किनभने तृप्त-पार्नुभयो किनभने र-प्राण तिर्खाएको प्राण भनुभयो भोकाएको र-प्राण
H4390 H7457 H5315 H8264 H5315 H7646

परमेश्वरले अतृप्त आत्मलाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मलाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

| | | | | | | |
|----|------------------------|-----------------------|---------------------------------|-----------------------|-----------------------|-----------------------|
| 10 | יְשִׁבֵנוּ बस्नेहरू | חֲשֹׁךְ अन्धकारमा | וְצַלְמוֹת र-मृत्युको-छायामा | אֲסִירֵי कैदीहरू | עֲנִי दुःखको | וּבְרָזָל र-फलामको |
| | H3427 | H2822 | H6757 | H0615 | H6040 | H1270 |

परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानको अंधारो कोठाहरूमा बन्दी थिए।

| | | | | | | | |
|----|-----------------------|------------------------|-----------------------|-----------------------|-----------------------|------------------------|------------------------|
| 11 | כִּי- किनभने | הִמְרוּ विद्रोह-गरे | אֲמָרֵי- वचनहरू | אֵל परमेश्वरका | וַעֲצַת र-सल्लाह | עֲלִיוֹן सर्वोच्चको | נֶאֱמָרוּ तुच्छ्याए |
| | H4784 | H0561 | H0410 | H6098 | H5006 | | |

किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरुद्ध लडेका थिए। तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।

| | | | | | | |
|----|---------------------------|-----------------------|--------------------------|------------------------------|-----------------------|-----------------------|
| 12 | וַיִּכְנַע र-दबाउनुभयो | בְּעַמְלֵךְ दुःखले | לִבָּם तिनीहरूको-हृदय | כָּשְׁלוֹ ठोक्केए-तिनीहरू | וְאִין र-थिएन | עֹזֵר सहायक |
| | H3665 | H5999 | | H3782 | H0369 | H5826 |

परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन पारिदिनु भयो। तिनीहरू ठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।

| | | | | | | | |
|----|---------------------------|-----------------------|-----------------------|---------------------|-----------------------|--|--------------------------|
| 13 | וַיִּזְעַקוּ तब-पुकारे | אֶל- परमप्रभुप्रति | יְהוָה परमप्रभुलाई | בְּצָר सङ्कष्टमा | לָהֶם तिनीहरूलाई | מִמַּצְקוֹתֵיהֶם तिनीहरूका-कष्टहरूबाट | יּוֹשִׁיעֵם बचाउनुभयो |
| | H2199 | H0413 | H3068 | | H1992 | H4691 | H3467 |

ती मानिसहरूलाई संकटहरूमा फँसाइयो। यसैकारण, तिनीहरूले परमेश्वरलाई गुहार मागे अनि उहाँले तिनीहरूलाई संकटबाट बचाउनु भयो।

| | | | | | | | |
|----|---------------------------|-------------------------|----------------------------------|--|--------------------------|--|--|
| 14 | יּוֹצִיאֵם निकाल्नुभयो | מִחֲשֹׁךְ अन्धकारबाट | וְצַלְמוֹת र-मृत्युको-छायाबाट | וּמוֹסְרוֹתֵיהֶם र-तिनीहरूका-बन्धनहरू | יְנַתֵּק टुक्राउनुभयो | | |
| | H3318 | H2822 | H6757 | H4147 | H5423 | | |

कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।

| | | | | | | | |
|----|----------------------------|------------------------|---------------------------------|--------------------------|--------------------------------------|--|--|
| 15 | יִוְרֵנוּ धन्यवाद-देउन् | לִיהוָה परमप्रभुलाई | חֲסֹדוֹ उहाँको-करुणाको-खातिर | אֲדָרָם मानिसहरूप्रति | לְבַנְיָמִן मानवका-सन्तानहरूप्रति | | |
| | H3034 | H3068 | | H0120 | H6381 | | |

उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।

| | | | | | | |
|----|-----------------|-----------------------|----------------------|------------------------|-----------------------|-----------------------|
| 16 | כִּי- किनभने | שָׁבַר भौँचुभयो | דְּלִתוֹת ढोकाहरू | וּבְרִיחֵי र-बारहरू | בְּרָזָל फलामको | גְּדִיעַ काट्नुभयो |
| | | H7665 | | H1280 | H1270 | H1438 |

हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

| | | | | | | | |
|----|-----------------------|-----------------------|----------------------------|---|-------------------------|--|--|
| 17 | אוֹלֵים मूर्खहरू | מִדְּרָבָר बाटोबाट | פִּשְׁעֵם आफ्नो-अपराधको | אֲמַעֲנֵיהֶם र-आफ्ना-अधर्महरूको-कारणले | יִתְעַנּוּ दुःख-भोगे | | |
| | H0191 | H1870 | H6588 | H5771 | | | |

कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैँलाई मूर्ख बनाए। उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।

| | | | | | | | | |
|----|-----------------------|-----------------------|--------------------------|-------------------------------|------------------------|-----------------------|-----------------------|-----------------------|
| 18 | כָּל- सबै | אֶבְרָא खाना | תְּחֵעֵב घृणा-गर्थ्यो | נִפְשָׁם तिनीहरूको-प्राणले | וַיִּנְיָעוּ र-पुगे | עֲדָ- नजिकै-सम्म | שָׁעָרֵי ढोकाहरूमा | מְיוֹת मृत्युका |
| | H3605 | H0400 | H8581 | H5315 | H5060 | H5704 | H8179 | H4194 |

ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्।

| | | | | | | | |
|----|---------------------------|-----------------------|-----------------------|---------------------|-----------------------|--|--------------------------|
| 19 | וַיִּזְעַקוּ तब-पुकारे | אֶל- परमप्रभुप्रति | יְהוָה परमप्रभुलाई | בְּצָר सङ्कष्टमा | לָהֶם तिनीहरूलाई | מִמַּצְקוֹתֵיהֶם तिनीहरूका-कष्टहरूबाट | יּוֹשִׁיעֵם बचाउनुभयो |
| | H2199 | H0413 | H3068 | | H1992 | H4691 | H3467 |

तिनीहरू संकटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती संकटहरूबाट बचाउनु भयो।

| | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------------|-----------------------|-----------------------|---|
| 20 | ישלח | קברו | וירפאם | וימלט | משחיתותם: | ז |
| | पठाउनुभयो | आफ्नो-वचन | र-निको-पार्नुभयो-तिनीहरूलाई | र-छुटाउनुभयो | तिनीहरूको-विनाशबाट | — |
| | H7971 | H1697 | H7495 | H4422 | H7825 | |

परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।

| | | | | | | | |
|----|-----------------------|-----------------------|----------------------|------------------------|-----------------------|-----------------------|---|
| 21 | יורו | ליהנה | קסרו | ונפלאותיו | לבני | אדם: | ז |
| | धन्यवाद-देउ | परमप्रभुलाई | उहाँको-करुणाको-खातिर | र-उहाँका-आश्चर्यकामहरू | मानवका-सन्तानहरूप्रति | मानिसहरूप्रति | — |
| | H3034 | H3068 | | H6381 | | H0120 | |

परमप्रभुको अनन्त प्रेम अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।

| | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|---------------|-----------------------|-----------------------|---|
| 22 | וינבחו | זבתי | תורה | ויספרו | מעשיו | ברנה: | ז |
| | र-चढाउनु | धन्यवादका-बलिहरू | धन्यवादको | र-वर्णन-गरून् | उहाँका-कामहरू | आनन्दसहित | — |
| | H2076 | H2077 | H8426 | | H4639 | H7440 | |

उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

| | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|----------|-----------------------|-----------------------|-------|---|
| 23 | יורתי | הים | באניות | עשר | מלאכה | במים | רבים: | ז |
| | जानेहरू | समुद्रमा | जहाजहरूमा | गर्नेहरू | काम | पानीहरूमा | ठूला | — |
| | H3381 | H3220 | H0591 | | H4399 | H4325 | | |

कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे। तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।

| | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---|
| 24 | הנה | ראו | מעשיו | יהנה | ונפלאותיו | במצולה: | ז |
| | तिनीहरूले | देखे | परमप्रभुका-कामहरू | परमप्रभुका | र-उहाँका-आश्चर्यहरू | गहिराइमा | — |
| | H1992 | H7200 | H4639 | H3068 | H6381 | H4688 | |

ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे। तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।

| | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|--------|---------|-----------------------|---|
| 25 | ויאמר | וייעמר | רנה | סערה | ותרום | גליו: | ז |
| | र-भन्नुभयो | र-खडा-गर्नुभयो | आँधीको-हावा | तुफानी | र-उचाले | तिनका-तरङ्गहरू | — |
| | H0559 | H5975 | H7307 | | | H1530 | |

परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।

| | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------|-----------------------|---|
| 26 | יעלו | שמים | יררו | תהומות | נפשו | ברעה | תתמוגג: | ז |
| | माथि-उठे | आकाशसम्म | र-तल-झरे | गहिराइहरूमा | तिनीहरूको-प्राण | बिपत्तिमा | पगलियो | — |
| | H5927 | H8064 | H3381 | H8415 | H5315 | | H4127 | |

ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।

| | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---|
| 27 | יקווגו | וינועו | כשפור | וכל- | קכמחם | תתבלע: | ז |
| | लडबडाए | र-डगमगाए | मत्त-जस्तै | र-सबै | तिनीहरूको-बुद्धि | निकाम्मा-भयो | — |
| | H2287 | H5128 | H7910 | H3605 | H2451 | H1104 | |

तिनीहरू धरमरिहका थिए अनि मातेको मानिस सरह पछारिए, माझी रूपमा तिनीहरूको कुशलता बेकार भयो।

| | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------|-----------------------|------------------------|-----------------------|---|
| 28 | ויצעקו | אל- | יהנה | בצר | להם | ונמצוקתייהם | יוציאם: | ז |
| | तब-पुकारे | परमप्रभुप्रति | परमप्रभुलाई | सङ्कष्टमा | तिनीहरूलाई | र-तिनीहरूका-कष्टहरूबाट | निकाल्नुभयो | — |
| | H6817 | H0413 | H3068 | | H1992 | H4691 | H3318 | |

तिनीहरू संकटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे। अनि उहाँले ती संकटहरूबाट तिनीहरूलाई बचाउनु भयो।

| | | | | | | |
|----|-----------------|-----------------------|-----------|-----------------------|-----------------------|---|
| 29 | יקם | סערה | לרמה | וינחשו | גליהם: | ז |
| | शान्त-पार्नुभयो | तुफानीलाई | शान्ततामा | र-शान्त-भए | तिनीहरूका-तरङ्गहरू | — |
| | | H1827 | | H2814 | H1530 | |

परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।

30
 אֶל-מְהוּן חֲפִצָּם :
 तिनीहरूको-इच्छित चाहनाको बन्दरगाहमा तिनीहरूको-इच्छित
 וַיִּנְחָם יִשְׁמָחוּ כִּי-ר-פּוּרְיָאֲזֻנֻּבְיוֹ-תִּינִי־הָרֹלָאִי שָׁנַת-בְּע-תִּינִי־הָרֹלָאִי
 र-पुर्याउनुभयो-तिनीहरूलाई शान्त-भए-तिनीहरू
 וַיִּשְׂמְחוּ כִּי-ר-פּוּרְיָאֲזֻנֻּבְיוֹ-תִּינִי־הָרֹלָאִי
 र-आनन्द-माने
 H2656 H4231 H0413 H5148 H8367 H8055

माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो। अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।

31
 אֲדָם לְבָנֵי וְנִפְלְאוֹתָיו חֲסֹדוֹ לִיהוָה יוֹרֵוּ
 मानिसहरूप्रति मानवका-सन्तानहरूप्रति र-उहाँका-आश्चर्यकामहरू उहाँको-करुणाको-खातिर परमप्रभुलाई धन्यवाद-देउन्
 H0120 H6381 H3068 H3034

उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।

32
 וַיְהִי־לְיִהוָה יְקָרָים וּבְמִשְׁכָּב עָם בְּקִהְל-וַיִּרְמְמוּהוּ
 स्तुति-गरून् बुढेसहरूको र-बुढेसहरूको-सभामा जनताको जनताको-सभामा र-उचालून्-उहाँलाई
 H2205 H4186 H6951

महासभामा परमेश्वरको प्रशंसा गर। बुढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।

33
 לְצִמְאוֹן מִים וּמִצְאָי לְמַדְבָּר נְהָרוֹת יִשָּׁם
 तिर्खामा पानीको र-पानीका-मूलहरू मरुभूमिमा नदीहरूलाई बदल्नुभयो
 H6774 H4325 H4161 H5104

परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्तन गर्नुभयो। परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।

34
 בָּה: וְשָׁבִי מִרְעֹת לְמַלְחָה פְּרִי אֲרֶץ
 त्यसमा बस्नेहरूको दुष्टताको-कारणले नुनिलोमा फलदायी भूमिलाई
 H3427 H4420 H6529 H0776

परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।

35
 מִים לְמִצְאָי צִנְהָ וְאֲרֶץ מִים לְאֻנָּם-מַדְבָּר יִשָּׁם
 पानीको पानीका-मूलहरूमा भूमिलाई र-सुख्खा पानीको तालको-पोखरीमा मरुभूमिलाई बदल्नुभयो
 H4325 H4161 H6723 H0776 H4325 H0098

परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।

36
 מוֹשָׁב: עִיר וַיְכַוְנֵנוּ רַעֲבִים וַיֹּשֶׁב
 बस्ने शहर र-स्थापना-गरे भोकाएकाहरूलाई त्यहाँ र-बसाल्नुभयो
 H4186 H7457 H8033 H3427

परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।

37
 תְּבוּאָה: פְּרִי וַיַּעֲשֵׂוּ כָרְמִים וַיִּשְׁעֵנוּ שְׂדוֹת וַיִּירָעוּ
 बाली फलको र-पाए दाखबारीहरू र-रोपे खेतहरू र-रोपे
 H8393 H6529 H3754 H5193 H2232

ती मानिसहरूले त्यस धर्तीमा बिजन छरे। तिनीहरूले त्यहाँ अङ्कुरको खेती गरे। अनि तिनीहरूले असल बाली पाउन सके।

38
 יַמְעֵיט: לָא וּבְהַמְתָּם מֵאָר וַיִּרְבּוּ וַיִּבְרְכֵם
 घटेनन् घटाउनुभएन र-तिनीहरूका-पशुहरू अत्यन्तै र-बढे र-आशीर्वाद-दिनुभयो-तिनीहरूलाई
 H4591 H3808 H0929 H3966 H1288

परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।

39
 —: וַיִּגְוֹן: רָעָה מַעֲצָר וַיִּשְׁחָר וַיִּמְעָטוּ
 र-शोकले कष्ट अत्याचारको र-दबिए-तिनीहरू तर-घटे
 H3015 H6115 H7817 H4591

घोर विपत्ति र संकटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए।

| | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|------|-----------------------|-----------------------|----|
| : דָּרָה | לֹא | בְּתוֹהוּ | וַיִּתְּנֵם | נְדָבִים | עַל- | בּוֹ | שָׁמַר | 40 |
| बाटो | बाटोबिनाको | शून्यतामा | र-भटकाउनुभयो | प्रभुहरूको | माथि | अपमान | खन्नुभयो | |
| H1870 | H3808 | H8414 | H8582 | H5081 | | H0937 | H8210 | |

परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो। उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिडने बनाउनु भयो जहाँ कुनै बाटो छैन।

| | | | | | | |
|-----------------------|-----------------------|-------------|-----------------------|-----------------------|-----------------------|----|
| : מִשְׁפָּחוֹת | כָּזָאן | וַיִּשָּׂם | מִעֲוֵי | אֲבִיוֹן | וַיִּשְׁלַב | 41 |
| परिवारहरू | भेडाको-बगालजस्तै | र-बनाउनुभयो | दुःखबाट | गरीबलाई | तर-उचाल्नुभयो | |
| H4940 | H6629 | | H6040 | H0034 | H7682 | |

त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेडाका बथानहरू जस्ता विशाल हुँदै गए।

| | | | | | | |
|-----------------------|-----------------------|---------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| : פִּיהַ | קִפְצָה | עֲוֵלָה | וְכֹל- | וַיִּשְׂמַחוּ | יִשְׂרָאֵל | 42 |
| आफ्नो-मुख | मुख-थुन्यो | अधर्मले | र-सबै | र-आनन्द-मानून् | सिधाहरूले | देखून् |
| H6310 | H7092 | | H3605 | H8055 | H3477 | H7200 |

असल मानिसहरूले त्यसलाई देखेछन् अनि तिनीहरू आनन्दित हुन्छन् तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।

| | | | | | | |
|-----------------------|---------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| : יְהוָה | קָסְרִי | וַיִּתְּבוֹנְנוּ | אֵלֶיהָ | וַיִּשְׁמְרֵ- | חֻמֶם | 43 |
| परमप्रभुका | करुणा-भरिएका-कामहरू | र-बुझून् | यी-कुराहरू | र-पालन-गरोस् | बुद्धिमान् | कोही |
| H3068 | | H0995 | H0428 | H8104 | H2450 | H4310 |

यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।